



# समाचार दैनिक

Email: sdainik99@gmail.com  
Website www.esamachardainik.com

जनकपुर

विज्ञापनको  
लागि सम्पर्क  
९८५४०२०९२२  
९८५४०२५९६४

वर्ष ७ अंक ३०५ २०८३ जेठ १७ गते आईतवार (31 May, 2026) पृष्ठ ४ मूल्य रु. ३१-

## समृद्धि र दिगो विकास आजको आवश्यकता : राष्ट्रपति



काठमाडौं, जेठ १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले महिलाको क्षमता, सर्जनशीलता र नेतृत्वलाई राष्ट्र निर्माणको मुख्य आधारका रूपमा स्थापित गरी मुलुकको समृद्धि तथा दिगो विकास हासिल गर्नु आजको आवश्यकता भएको बताउनुभएको छ ।

‘महिला अधिकारको सम्मान, आत्मनिर्भरता र समृद्धिको अभियान’ आदर्श वाक्यका साथ शनिवार मनाउन लागिएको आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले भन्नुभएको छ, “महिलामाथि हुने सबै प्रकारका विभेद, हिंसा तथा असमानताको अन्त्य गर्दै सम्मानजनक र सुरक्षित समाज निर्माण गर्नु हामी सबैको साझा दायित्व हो । घर, समाज, कार्यस्थल र निर्णय प्रकृत्यामा महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्दै लैङ्गिक समानता प्रवर्धन गर्न राज्य तथा नागरिक समाजबीच सहकार्य सुदृढ हुनुपर्ने आवश्यकता देखिन्छ ।”

राष्ट्रपति पौडेलले दिवसको अवसरमा महिलाको हकअधिकार सुनिश्चित गर्न योगदान गर्नुहुने सम्बन्धित सबैलाई स्मरण गर्दै धन्यवादसमेत व्यक्त गर्नुभएको छ ।

विसं २०६३ जेठ १६ गते तत्कालीन पुनःस्थापित प्रतिनिधिसभाले नेपाली

महिलाका अधिकारसम्बन्धी महत्त्वपूर्ण चार ‘विशेष प्रस्ताव’ पारित गरेको दिनलाई स्मरण गर्दै बसेनी जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाइदै आएको छ । महिलाको अधिकारलाई सुनिश्चितता प्रदान गर्दै लैङ्गिक समानता कायम गर्न विगतमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासलाई यस दिवसले अझ सम्मान र पहिचानका साथ थप ऊर्जा प्रदान गर्ने राष्ट्रपति पौडेलको विश्वास छ ।

राष्ट्रपति पौडेलले महिलाको श्रम, सीप, सर्जनशीलता र क्षमतालाई विकास प्रक्रियाको मूलप्रवाहमा समाहित गरी आत्मनिर्भर बनाउन, स्रोत, साधन एवम् अवसरमा समान पहुँच स्थापित गर्न तथा निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्न सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन भइरहेको उल्लेख गर्दै आजका नेपाली महिलाले शिक्षा, विज्ञान, प्रविधि, राजनीति, प्रशासन, कला तथा उद्यमका क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान तथा हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।” रासस

## मधेशका आवश्यकता बजेटमा सम्बोधन भएनन् : डा. सिंह

दैनिक समाचारदाता जनकपुरधाम, १६ जेठ । संविधान सभा सदस्य डा. विजय सिंहले संघीय सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको बजेटले मधेश प्रदेशका आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्न नसकेको बताएका छन् ।

डा. सिंहले बजेटमा क्षेत्रीय असन्तुलन न्यूनीकरण तथा मानवीय विकास सूचकांकका आधारमा स्रोत साधनको न्यायपूर्ण वितरण गर्ने कुनै प्रतिबद्धता नदेखिएको प्रतिक्रिया दिएका छन् ।

मधेशजस्तो पछाडि परेको क्षेत्रको विकासका लागि विशेष कार्यक्रम र लगानीको अपेक्षा गरिए पनि बजेट त्यस दिशामा केन्द्रित हुन नसकेको जिकिर गरेका छन् ।

उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुतिका क्रममा प्रयोग गरेको भाषा, शैली र केही नीतिगत अवधारणालाई सकारात्मक रूपमा लिँदै कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिमैत्री सोचको फलको देखिएको बताए ।

यद्यपि, ती अवधारणालाई व्यवहारमा उतार्ने ठोस कार्यक्रम र बजेट विनियोजनको अभाव रहेको उनको भनाइ छ । डा. सिंहले मधेशमा बढ्दो बेरोजगारी, कमजोर स्वास्थ्य सेवा, शिक्षा तथा खानेपानी समस्याजस्ता आधारभूत

### प्रचण्ड अस्पताल भर्ना

दैनिक समाचारदाता जनकपुरधाम, १६ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्पताल भर्ना भएका छन् । शनिवार बिहान उनलाई ललितपुर स्थित मेडिसिटी अस्पताल भर्ना गरिएको संयोजक प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । उनका अनुसार संयोजक प्रचण्डको स्वास्थ्यमा दुईतीन दिन यता समस्या देखिएको थियो ।



विषयलाई बजेटले पर्याप्त प्राथमिकता नदिएको आरोप लगाए ।

कृषि उत्पादन र सिंचाइ व्यवस्थामा आधारित अर्थतन्त्र रहेको मधेशका लागि कृषि क्षेत्रलाई विशेष महत्व दिनुपर्ने भए पनि बजेटमा त्यसको अभाव रहेको उनले बताए ।

उनका अनुसार सुनकोशी(मरिन बहुउद्देश्यीय आयोजनाको निरन्तरता स्वाभाविक भए पनि दशकौंदेखि चर्चामा रहेको सुनकोशी (कमला जलस्थानान्तरण आयोजनाबारे कुनै स्पष्ट योजना वा बजेट

‘दुई तीन दिनदेखि ज्वरो र रूघाखोकी थियो। निमोनियाको लक्षण देखिएका कारण केही दिन राखेर उपचार गराउने भनेर भर्ना गरिएको छ,’ आचार्यले भने । स्वास्थ्यमा समस्या देखिएका कारण प्रचण्ड शुक्रवार गणतन्त्र दिवसको समारोहमा सहभागी भएनन् । दिउँसो सरकारले बजेट प्रस्तुत गर्दा संसदमा पनि उनी अनुपस्थित थिए । अहिले स्वास्थ्यमा सुधार आइरहेको आचार्यले जानकारी दिए ।

विषय हो । ‘मधेशको कृषि विकास र दीर्घकालीन सिंचाइ व्यवस्थासँग प्रत्यक्ष जोडिएको परियोजनाप्रति सरकारको मौनता निराशाजनक छ,’ उनले भने । संविधान सभा सदस्य सिंहले जनकपुरधामलगायत धार्मिक तथा सांस्कृतिक महत्वका क्षेत्रलाई अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा विकास गर्ने दिशामा पनि बजेट मौन रहेको टिप्पणी गरे ।

भारतीय तथा अन्य विदेशी पर्यटकलाई आकर्षित गर्न आवश्यक पूर्वाधार, यातायात सुविधा र पर्यटन प्याकेज निर्माणसम्बन्धी कुनै विशेष कार्यक्रम नआएको उनको गुनासो छ ।

स्वास्थ्य र शिक्षाको अवस्था अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले यी क्षेत्रको सुधारका लागि पर्याप्त लगानी र परिणाममुखी कार्यक्रम आवश्यक रहेको बताए ।

## अवैध चोरी निकासी नियन्त्रण गरौं

- गैरकानुनी रूपमा सामान देश बाहिर लैजाने/ल्याउने कार्य रोकौं,
- शंकास्पद गतिविधि देखे सम्बन्धित निकायमा जानकारी गराऔं,
- वैधानिक प्रक्रियाबाट आयात-निर्यात गरौं,
- कर छलि र तस्करी विरुद्ध सचेत बनौं,
- सीमा क्षेत्र र बजारमा निगरानी बढाऔं,
- प्राकृतिक स्रोत, वन सम्पदा तथा राष्ट्रिय सम्पत्तिको संरक्षण गरौं,


आर्थिक सुशासन कायम गरौं ।




नेपाल सरकार  
विज्ञापन बोर्ड

### अब अनलाइनबाट बुकिङको सुविधा

divyaclinicjanakpur.com



- पाठेघरको असामान्य रक्तस्राव
- इन्डोमेट्रिओसिस
- रजोनिवृत्ति
- पिल्भिक दुखाइ
- डिस्मेनोरिया (पीडादायी महिनावारी)
- पीडादायी यौनसम्पर्क
- स्त्री रोग तथा प्रसूती सम्बन्धी रोग
- बाल रोग
- बाँझपनको उपचार
- दखाई विनाको सत्केरी



### सम्पर्क ठेगाना

### दिव्या क्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १०,  
Phone :9861147201

### नैना होस्पिटल प्रा.लि.

जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ रामानन्द चौक,  
Phone :977041 591035, Mob. 9801674020



सम्पादकीय

# मधेशका आशा र बजेट कार्यान्वयनको चुनौती

आगामी आर्थिक वर्ष २०८३/८४ का लागि संघीय सरकारले प्रस्तुत गरेको बजेटले मधेश प्रदेशका लागि केही महत्वपूर्ण आशा र सम्भावनाका ढोका खोलेको छ। वर्षौंदेखि पूर्वाधार, स्वास्थ्य, कृषि, सिंचाइ, खानेपानी तथा पर्यटनका क्षेत्रमा पछाडि परेको मधेशलाई यसपटक बजेटमार्फत विशेष प्राथमिकतामा राखिएको देखिन्छ। रेलमार्ग विस्तारदेखि अस्पताल सुदृढीकरण, सिंचाइ व्यवस्थादेखि धार्मिक पर्यटन प्रवर्द्धनसम्मका कार्यक्रमले मधेशको विकास यात्रालाई नयाँ गति दिन सक्ने अपेक्षा गरिएको छ।

मधेशको विकासको मुख्य आधार पूर्वाधार हो। जनकपुर-जयनगर-बर्दियास रेलमार्गको बाँकी काम सम्पन्न गर्ने तथा बर्दियास-विराटनगर रेलमार्ग निर्माणलाई निरन्तरता दिने सरकारी प्रतिबद्धता स्वागतयोग्य छ। रेल सेवा विस्तारले यातायातलाई सहज मात्र बनाउने छैन, यसले व्यापार, पर्यटन तथा रोजगारीका अवसर पनि बढाउनेछ। तर नेपालमा ठूला पूर्वाधार आयोजनाहरू समयमै सम्पन्न नहुने विगतको अनुभवलाई हेर्दा घोषणाभन्दा कार्यान्वयन पक्ष बढी महत्वपूर्ण देखिन्छ।

खेलकुद क्षेत्रमा गरिएको लगानी पनि सकारात्मक छ। मधेशमा आयोजना हुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी पूर्वाधार निर्माणको योजना, फुटबल रंगशालाको स्तरोन्नति तथा आधुनिक क्रिकेट मैदान निर्माणको लक्ष्यले युवाहरूमा उत्साह थप्नेछ। खेलकुदलाई केवल मनोरञ्जन नभई सामाजिक रूपान्तरण र युवाशक्तिको विकाससँग जोडेर हेर्न सकिन्छ। यद्यपि निर्माणको गुणस्तर र उपयोगितालाई सुनिश्चित गर्न आवश्यक छ।

स्वास्थ्य क्षेत्र मधेशको सबैभन्दा कमजोर क्षेत्रमध्ये एक हो। नारायणी अस्पताल, गजेन्द्रनारायण सिंह अस्पताल तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास गर्ने घोषणा अत्यन्तै आवश्यक कदम हो। मिर्गौला रोग उपचार केन्द्र र ट्रमा सेन्टर स्थापना गर्ने योजना तथा बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णयले स्वास्थ्य सेवामा केही राहत दिन सक्छ। तर भवन निर्माण मात्र पर्याप्त हुँदैन। दक्ष जनशक्ति, उपकरण र सेवाको गुणस्तरमा पनि समान ध्यान दिनुपर्छ।

कृषि मधेशको अर्थतन्त्रको मेरुदण्ड हो। आँप तथा गोलभेडा प्रशोधन केन्द्र स्थापना, भूमिगत सिंचाइ विस्तार तथा स्मार्ट प्रविधिको प्रयोगले कृषिको आधुनिकीकरणमा सहयोग पुऱ्याउन सक्छ। तर किसानले उत्पादनको उचित मूल्य नपाउने, बजारको अभाव तथा विचौलियाको समस्या समाधान नगरी कृषि क्षेत्रको वास्तविक रूपान्तरण सम्भव छैन। बजेटले उत्पादन बढाउने मात्र होइन, किसानको आम्दानी बढाउने लक्ष्य पनि स्पष्ट रूपमा समेटनुपर्छ।

खानेपानीको समस्या मधेशका धेरै जिल्लामा गम्भीर छ। सुख्खा याममा डिप वोरिङसहितका खानेपानी आयोजना विस्तार गर्ने तथा 'आर्सेनिक मुक्त तराई अभियान' सञ्चालन गर्ने घोषणा जनस्वास्थ्यका दृष्टिले महत्वपूर्ण छ। तराईमा आर्सेनिकयुक्त पानीका कारण स्वास्थ्य जोखिम बढ्दै गएको अवस्थामा यो अभियान प्रभावकारी रूपमा सञ्चालन हुनु आवश्यक छ। यसका लागि स्थानीय तह, समुदाय र सरोकारवालाबीच समन्वय अपरिहार्य हुनेछ।

पर्यटन क्षेत्रमा जनकपुरधामलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने पहल तथा विवाह गन्तव्यका रूपमा विकास गर्ने योजना मधेशको सांस्कृतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने अवसर हुन सक्छ। रामजानकी पथ, परिक्रमा मार्ग तथा धार्मिक करिडोर विकासले धार्मिक पर्यटनलाई थप विस्तार गर्न सक्छ। साथै दलित तथा विपन्न बस्तीमा नमुना होमस्टे सञ्चालन गर्ने कार्यक्रमले समावेशी पर्यटन विकासको अवधारणालाई पनि बल पुऱ्याएको छ।

यद्यपि बजेटमा समेटिएका योजनाहरूको सफलता कागजमा लेखिएका घोषणाले होइन, कार्यान्वयनको प्रभावकारिताले निर्धारण गर्नेछ। विगतमा पनि मधेशका लागि धेरै योजना घोषणा भए तर अधिकांश अधुरा रहे। बजेट विनियोजनपछि समयमै खर्च हुन नसक्ने, ठेक्का प्रक्रियामा ढिलाइ हुने र राजनीतिक हस्तक्षेपका कारण विकास योजनाहरू प्रभावित हुने समस्या दोहोरिनु हुँदैन।

यसर्थ, यस बजेटलाई मधेशको विकासका लागि अवसरका रूपमा लिन सकिन्छ। तर यो अवसरलाई उपलब्धिमा रूपान्तरण गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नागरिक समाज सबैको सक्रिय भूमिका आवश्यक छ। मधेशले अब आश्वासन होइन, परिणाम खोजिरहेको छ। बजेटको वास्तविक मूल्याङ्कन आगामी वर्ष योजनाहरूको कार्यान्वयन र त्यसले जनजीवनमा ल्याउने परिवर्तनबाट हुनेछ।

# करमा के भयो फेरबदल ?

## उमेशराज पाण्डेय

२०८३ जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट वक्तव्यसँगै संसदमा अर्थसम्बन्धी विधेयक दर्ता गरेका छन्। अर्थसम्बन्धी विधेयकबाट प्रचलित आयकर, मूल्य अभिवृद्धि कर, भन्सार, भन्सार महसुल, अन्तःशुल्क र मदिरासम्बन्धी ऐनमा संशोधन गर्ने र सङ्घीय सरकारले सङ्कलन गर्ने विभिन्न नामका अरू करहरू लगाउन र उठाउन कानुनी आधार प्रदान गर्ने काम गरिन्छ।

यस विधेयकमा रहेका तत्काल लागू हुने प्रावधानहरूलाई लागू गर्न २०८३ जेठ १५ गतेकै मितिमा नेपाल राजपत्रमा सामयिक कर असुली ऐन, २०१२ बमोजिम सूचना जारी हुन्छ र सोही सूचनाका कारण भन्सार विन्दुमा लाग्ने करहरू, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क र मदिरा कर २०८३ जेठ १५ गतेबाट नै लगाउन कर प्रशासनलाई अधिकार प्राप्त हुन्छ।

सामान्यतया अर्थविधेयकबाट गरिएका प्रस्तावहरू अल्पविराम, पूर्णविरामसमेत परिवर्तन नभई संसद्बाट पारित हुने अभ्यास रहिआएकाले अन्य कानूनको हकमा ऐन भएपछि चर्चा हुने गरे पनि यो विधेयकको हकमा विधेयककै अवस्थामा धेरै चर्चा हुने गरेको छ।

आज यो लेखमा हामी आर्थिक विधेयकले के जस्ताको तस्तै राख्यो र के परिवर्तन प्रस्ताव गर्‍यो, त्यो विषयमा सङ्क्षेपमा चर्चा गर्नेछौं। यो आलेख आर्थिक ऐनमार्फत लगाइने शुल्क/कर, आयकर ऐन-२०५८ र मूल्य अभिवृद्धि कर ऐन-२०५२ का संशोधनमा केन्द्रित छ। भन्सार महसुल र अन्तःशुल्कसम्बन्धी परिवर्तन यस लेखको दायराभित्र समेटिएका छैनन्।

### पाँचवटा कर शीर्षक थप

आर्थिक ऐनबाट कर लगाउने अभ्यासलाई निरूत्साहित गर्नुपर्नेमा यो वर्ष थप केही क्षेत्रमा यही ऐनमार्फत कर लगाइएको छ। दुईवटा कर शीर्षक घटाएर पाँचवटा कर शीर्षक थप गरिएको छ। आर्थिक ऐनबाट १४ वटा शीर्षकमा कर लगाउँदै आइरहेकोमा त्यो सङ्ख्या १७ पुगेको छ।

### यथावत् राखिएका करहरू

प्रत्येक वर्ष आर्थिक ऐनबाट लगाउँदै आइरहेका करहरूमध्ये वैदेशिक रोजगार सेवा शुल्क, शिक्षा सेवा शुल्क, हरित कर, सडक निर्माण दस्तुर, चलचित्र विकास शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, क्यासिनो रोयल्टी, विद्युतीय सेवा कर, विलासिता शुल्क र स्वास्थ्य जोखिम करलाई अहिले पनि निरन्तरता दिइएको छ। वैदेशिक रोजगार सेवा शुल्क, शिक्षा सेवा शुल्क, प्रदूषण नियन्त्रण शुल्क, टेलिफोन स्वामित्व शुल्क, दूरसञ्चार सेवा दस्तुर, विलासिता शुल्क, स्वास्थ्य जोखिम कर र विद्युतीय सेवा करको दरमा कुनै परिवर्तन गरिएको छैन।

क्यासिनो रोयल्टीमा वृद्धि गरिएको छ। टेबल गेम्स सञ्चालन गर्ने क्यासिनोको वार्षिक रोयल्टी रु. ५,००,००,००० बाट बढाएर रु. ५,५०,००,००० र मेसिन तथा विद्युतीय गेम्स मात्र सञ्चालन गर्ने क्यासिनोको वार्षिक रोयल्टी रु. १,५०,००,००० बाट बढाएर रु. ३,००,००,००० पुऱ्याइएको छ।

जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका क्यासिनो व्यवसायको सञ्चालन नभएको अवधिको रोयल्टी तथा नवीकरण शुल्क छुट दिइएको छ। क्यासिनो सञ्चालन गर्न इजाजत प्राप्त कुनै व्यक्तिले आर्थिक वर्ष २०८२/८३ सम्मका बक्यौता रोयल्टी, शुल्क र थप शुल्क बुझाइसकेको तर इजाजतपत्र नवीकरण नभएको भए नवीकरण हुन बाँकी नवीकरण शुल्कको ५० प्रतिशतले हुने थप रकम जरिवाना लिई त्यस्तो इजाजतपत्र एक पटकका लागि नियमित गरी पर्यटन ऐन-२०३५ र क्यासिनो नियमावली-२०८२ बमोजिम क्यासिनोले पूरा गर्नुपर्ने सबै सर्त र मापदण्ड पूरा गरेको यकिन गरी आर्थिक वर्ष २०८३/८४ का लागि नवीकरण गर्न सकिने भएको छ।

अधिल्ला आर्थिक ऐनहरूबाट लगाउँदै आएको पूर्वाधार विकास कर र सडक मर्मत तथा सुधार दस्तुरलाई खारेज गरिएको छ। पेट्रोल र डिजेलको मूल्यमा यसले केही राहत दिनेछ।

### आर्थिक ऐन, २०८३ बाट थप गरिएका नयाँ कर तथा शुल्कहरू

भन्सार विन्दुमा अनुसूची-२ बमोजिम आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन शुल्क, विद्युतीय सवारीसाधनमा अनुसूची-३ बमोजिम स्वच्छ पूर्वाधार लगानी शुल्क, सुन, चाँदी तथा गरगहना विक्रीमा अनुसूची-६ बमोजिम सीप प्रवर्द्धन शुल्क, निजी विद्यालयको शुल्कमा अनुसूची-७ बमोजिम शिक्षा समता शुल्क र निजी स्वास्थ्य सेवा शुल्कमा अनुसूची-८ बमोजिम स्वास्थ्य समता शुल्क लगाइएको छ। थप गरिएका करका बारेमा यहाँ सङ्क्षेप चर्चा छ :

- पैठारी गर्दा आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन शुल्क लाग्ने : अनुसूचीमा तोकिएका सामान आयात गर्दा आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था गरिएको छ। यस्तो करको दर ५ प्रतिशतदेखि १५ प्रतिशतसम्म रहेको छ। यो कर भन्सार विन्दुमा सामान जाँचपास गर्दा उठाइनेछ। कर लगाउँदा भन्सार मूल्याङ्कनमा भन्सार महसुल थप भएपछि हुने रकमलाई आधारका रूपमा लिइनेछ।
- विद्युतीय गाडीमा स्वच्छ पूर्वाधार लगानी शुल्क नामको कर लाग्ने : विद्युतीय गाडीमा स्वच्छ पूर्वाधार लगानी शुल्क नामको कर लाग्ने व्यवस्था गरिएको छ। यस्तो करको दर २.५ प्रतिशतदेखि १२० प्रतिशतसम्म रहेको छ। यो कर भन्सार विन्दुमा सामान जाँचपास गर्दा उठाइनेछ। कर लगाउँदा भन्सार मूल्याङ्कनमा भन्सार महसुल थप भएपछि हुने रकमलाई आधारका रूपमा लिइनेछ।
- सुनमा विलासिता शुल्क हटाई सीप प्रवर्द्धन शुल्क थपियो : सुन तथा सुनका गहना अन्तिम उपभोक्तालाई विक्री गर्दा २ प्रतिशत विलासिता शुल्क लगाइएकोमा अब विलासिता शुल्क नामको कर हटाई सीप प्रवर्द्धन शुल्क नामको कर लाग्ने व्यवस्था गरिएको छ। यस्तो करको दर ०.५ प्रतिशत रहेको छ। यस्तो कर अब चाँदी र चाँदीका गहना अन्तिम उपभोक्तालाई विक्री गर्दासमेत लाग्नेछ। कुनै व्यक्तिले संवत् २०८२ भदौ २ गतेभन्दा अघि कानूनबमोजिम सुन तथा सुनको गरगहनामा लगाइएको विलासिता शुल्क र हीरा, जवाहरात, रत्न तथा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर सम्बन्धित विक्रेताले विक्रीमा सङ्कलन नगरेको भएमा स्वतः मिनाहा हुने र सोको

विवरणसमेत पेस गर्नु नपर्ने भएको छ।

आर्थिक वर्ष २०८२/८३ वा सोभन्दा अगाडि कुनै व्यक्तिले सुन तथा चाँदीको गरगहनालागतका अन्य भाँडाकुँडा वा मूर्तिजन्य वस्तु निर्माण तथा मर्मतको कारोबारमा कानूनबमोजिम मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा असुल नगरेको भए सो रकम र सोमा लाग्ने ब्याज, थप दस्तुर तथा जरिवाना मिनाहा हुनेछ र त्यस्ता व्यक्तिले कर विवरणसमेत पेस गर्नु नपर्ने भएको छ।

४. निजी शिक्षा महँगो हुने भयो : शिक्षा समता शुल्कका नाममा थपिएको करले कुनै नेपालीले निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षालयबाट तालिम तथा पुनर्ताजगी तालिमवाहेक शिक्षा लिएमा त्यसको खर्च बढ्नेछ। निजी क्षेत्रबाट सञ्चालित संस्थाबाट सेवा लिएको हकमा सेवा शुल्कको ३ प्रतिशत शिक्षा समता शुल्क अब विलमा जोडिनेछ। निजी क्षेत्रका सबै शैक्षिक संस्थाहरू, विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षालयले अब आफ्नो बिलिङ प्रणाली परिवर्तन गर्नुपर्नेछ। यो कर २०८३ साउन १ देखि लागू हुनेछ।

५. औषधोपचारको खर्च बढ्यो : स्वास्थ्य समता शुल्कका नाममा थपिएको करले सामान्य नेपालीको औषधोपचारको खर्च बढ्नेछ। निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य संस्थाबाट सेवा लिएको हकमा सेवा शुल्कको ३ प्रतिशत स्वास्थ्य समता शुल्क अब विलमा जोडिनेछ। निजी क्षेत्रका सबै स्वास्थ्य संस्थाहरूले अब आफ्नो बिलिङ प्रणाली परिवर्तन गर्नुपर्नेछ। यो कर २०८३ साउन १ देखि लागू हुनेछ।

### आर्थिक विधेयकबाट कर फछ्यौट दिने अभ्यास

आर्थिक विधेयकबाट कर फछ्यौट दिने अभ्यास पनि गरिँदै आएको छ। कर फछ्यौट आयोग ऐन खारेज भएपछि यस्तो अभ्यासले भन्नु बढी निरन्तरता पाइरहेको छ। यस वर्ष पनि त्यस्ता थुप्रै छुट सुविधाहरू दिइएका छन् :

मूल्य अभिवृद्धि कर ऐन-२०५२, आयकर ऐन-२०५८ र अन्तःशुल्क ऐन-२०५८ बमोजिम संवत् २०८३ साल जेठ १५ गतेसम्म आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयबाट कर निर्धारण वा संशोधित कर निर्धारण वा अन्तःशुल्क निर्धारण भई दाखिल गर्न बाँकी रहेको मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना तथा बाँकी ब्याज वा विलम्ब शुल्क मिनाहा हुने। तर दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न व्यक्तिको हकमा उपदफा (१), (२) र (३) को छुट सुविधासम्बन्धी व्यवस्था लागू नहुने।

मूल्य अभिवृद्धि कर ऐन-२०५२, आयकर ऐन-२०५८ र अन्तःशुल्क ऐन-२०५८ बमोजिम संवत् २०८३ साल जेठ १५ गतेसम्म आन्तरिक राजस्व विभाग वा अन्तर्गतका कार्यालयहरूबाट भएको कर निर्धारण वा संशोधित कर निर्धारण वा अन्तःशुल्क निर्धारणमा चित्त नबुझाई आन्तरिक राजस्व विभागसमक्ष प्रशासकीय पुनरावलोकन वा अन्य कुनै न्यायिक निकायमा विचाराधीन मुद्दा फिर्ता लिई त्यस्तो निर्धारणबाट कायम भएको मूल्य अभिवृद्धि कर, आयकर र अन्तःशुल्क रकम र सोको एक प्रतिशतले हुने थप रकम संवत् २०८३ साल पुस मसान्तभित्र बुझाएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना, ब्याज र विलम्ब शुल्क मिनाहा हुने।

आन्तरिक राजस्व विभाग वा कार्यालयको तर्फबाट सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोऱ्याई हेर्न अनुमति पाएका वा पुनरावेदन वा मुद्दा दोहोऱ्याई हेरी पाउने निवेदन विचाराधीन अवस्थामा रहेका मुद्दाको हकमा सम्बन्धित करदाताले संवत् २०८३ साल पुस मसान्तभित्र विवादित कर रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरी विभाग वा सम्बन्धित कार्यालयमा निवेदन दिएमा नेपाल सरकारले त्यस्तो मुद्दा फिर्ता लिन सक्ने।

सर्वोच्च अदालतमा पुनरावेदन गर्न वा मुद्दा दोहोऱ्याई हेरी पाउन अनुमति प्राप्त नभएका तर सम्बन्धित कार्यालयबाट पुनः कर निर्धारण भइनसकेका मुद्दाको हकमा समेत सुविधा पाउन संवत् २०८३ साल पुस मसान्तभित्र सम्बन्धित व्यक्तिले विवादित कर रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरी निवेदन दिएमा सोमा लागेको शुल्क, थप दस्तुर, जरिवाना, ब्याज र विलम्ब शुल्क मिनाहा हुने। तर दूरसञ्चार सेवा प्रदान गर्ने व्यवसायमा संलग्न व्यक्तिको हकमा उपदफा (१), (२) र (३) को छुट सुविधासम्बन्धी व्यवस्था लागू नहुने।

कम्पनी ऐनबमोजिम दर्ता भएका कम्पनीले सम्बन्धित कानूनले तोकेबमोजिम म्यादभित्र विवरण पेस नगरेको, नवीकरण नगरेको वा दाखिल गर्नुपर्ने कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना दाखिल नगरेको भए त्यस्तो कम्पनीले कारोबार जारी राख्न वा दर्ता खारेज गर्न चाहेमा आर्थिक वर्ष २०८२/८३ को लागि कानूनबमोजिम लाग्ने कर, शुल्क, दस्तुर तथा विवरण संवत् २०८३ असोज मसान्तभित्र पेस गरेमा सोभन्दा अघि लागेको वा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, ब्याज वा जरिवाना मिनाहा हुने। कम्पनी ऐन राजस्वसम्बन्धी ऐनमा नपरे पनि आर्थिक ऐनबाट कम्पनी ऐनबमोजिमको जरिवाना छुट दिने प्रावधानको विरुद्धमा अहिलेसम्म प्रश्न उठेको छैन। परिपक्व संसदीय अभ्यास भएको देशमा यस्तो अभ्यास राम्रो मानिँदैन।

सालवसाली आर्थिक ऐनबमोजिम कुनै शुल्क वा दस्तुर वा कर दाखिला गर्नुपर्ने दायित्व भएका व्यक्तिले त्यस्तो शुल्क वा दस्तुर वा कर दाखिला नगरेको वा कम दाखिला गरेको वा ऐनबमोजिम बुझाउनुपर्ने कुनै विवरण नबुझाएको भएमा बुझाउन बाँकी कर वा शुल्क वा दस्तुर रकम, सोको एक प्रतिशतले हुने थप रकम र विवरण संवत् २०८३ मङ्सिर मसान्तभित्र बुझाएमा सोमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने, सम्बन्धित कार्यालयबाट त्यस्तो शुल्क, दस्तुर वा कर निर्धारण भई बक्यौता कायम भएको वा कुनै अदालतमा वा न्यायिक निकायमा मुद्दा दर्ता भई विचाराधीन रहेकोमा सम्बन्धित व्यक्तिले मुद्दा फिर्ता लिई संवत् २०८३ मङ्सिर मसान्तभित्र निर्धारित शुल्क वा दस्तुर वा कर रकम र सोको एक प्रतिशतले हुने थप रकम दाखिला गरेमा सोमा लाग्ने जरिवाना, ब्याज तथा शुल्क मिनाहा हुने।

# दैनिक ५ मिनेट व्यायामले दीर्घायुमा सघाउँछ

दैनिक जीवनमा थोरै भए पनि शारीरिक गतिविधि बढाउँदा त्यसले हाम्रो स्वास्थ्यमा दीर्घकालीन फाइदा पुग्न सक्छ। कहिलेकाहीँ विहान हिँड्न निस्कन मलाई निकै सङ्घर्ष गर्नुपर्छ। तर म जसरी पनि निस्कने प्रयास गर्छु किनभने मलाई थाहा छ त्यो काम मेरा लागि निकै फाइदाजनक छ।

हामीले गर्ने व्यायामले हाम्रो शरीरलाई मात्रै जोगाउँदैन हाम्रो मस्तिष्क, स्मरण र सामान्य भलाइमा पनि राम्रो गर्ने कुरा मैले हालै कुरा गरेका अनुसन्धाताहरूले सुनाएका छन्।

हामीले त्यो फाइदाका लागि सघन व्यायामहरू नै गरिराख्नुपर्छ भन्ने जरुरी नभएको स्पष्ट छ।

नयाँ अनुसन्धानले हाम्रो क्रियाकलाप थोरै बढाउँदा पनि हाम्रो स्वास्थ्य र दीर्घायुमा बलियो प्रभाव पर्ने देखाएको छ। दैनिक जम्मा पाँच मिनेटको हलुका व्यायामहरू, जस्तै - विस्तारै हिँड्दा, साइकल चलाउँदा वा भ्याड चढ्दा अत्यायुमा हुने १० मध्ये एउटा मृत्यु रोक्न सकिन्छ र यसले दशौँ लाख मानिसहरूको आयु बढाउन


निष्क्रियता कम गर्नु पनि फाइदाजनक रहेको पत्ता लागेको छ। चुप लागेर बस्ने समय दिनमा ३० मिनेटले कम गर्दा औसत मानिसहरूमा अत्यायुमा हुने मृत्यु ७ प्रतिशतले कम हुने देखिएको छ। शारीरिक निष्क्रियता दीर्घरोग र अत्यायुमा हुने मृत्युसँग जोडिएको हुन्छ।

एकलून्ड निरन्तरता महत्त्वपूर्ण हुने बताउँछन्। “विस्तारै सुरु गर्नुहोस् र बढाउँदै लैजानुहोस्,” उनी भन्छन्।

## एकैछिन व्यायाम

अन्य कैयौँ मानिसहरूमा गरिएको यो अध्ययनले व्यायामले लामो समयसम्म दिने स्वास्थ्यलाभका कारण हामीले आफ्नो जीवनशैली परिवर्तन गरिरहन आवश्यक नै नपर्ने देखाएको छ। हाम्रो दैनिक जीवनमा केही क्रियाकलाप बढाउँदा त्यसले पार्ने प्रभाव ठूलो छ। मांसपेशी तन्काउने (स्ट्रेचिङ) जस्ता क्रियाकलाप पनि फाइदाजनक देखिएका छन्। अमेरिकामा गरिएको अध्ययनले ६० र ७०को दशकको उमेरका व्यक्तिहरूमा एरोबिक व्यायामसँगै मांसपेशी

तन्काउनेलगायतका गतिविधि नियमित गर्दा व्यायाम नै नगर्ने मानिसहरूको तुलनामा मृत्युको जोखिम कम हुने देखिएको थियो। अन्य पछिल्ला अध्ययनहरूमा निश्चित समयको अन्तरालमा एकैछिन व्यायाम अर्थात् “एक्सरसाइज स्न्याकिङ” गर्दा मुटुको स्वास्थ्य सुधार हुने देखाएको छ। विभिन्न अध्ययनहरूको व्यापक स्तरमा गरिएको विश्लेषणले वयस्कहरूमा पनि यो गतिविधिले फाइदा पुऱ्याएको देखियो। यस्तो व्यायामका लागि गरिएको सिफारिस अपनाउने मानिसहरू पनि धेरै देखिए। ‘स्न्याकिङ’को व्यायाम हाम्रो “दैनिक जीवनमा



मरी मर्फीले बीबीसीको ‘जस्ट वन थिङ’ पडकास्टमा बताएअनुसार सानासाना व्यायामहरूले ‘मेटबोलिजम’ अर्थात् शारीरमा ऊर्जा उत्पादन हुने रासायनिक प्रक्रियाहरूलाई राम्रोसँग सक्रिय गराउँछ। “जब हामी व्यायाम गर्न छोड्छौं, त्यसपछि पनि हाम्रो मेटबोलिजम केही छिटोछिटो चलिरहेको हुन्छ।”

## बानीको फाइदा

अनुसन्धानले ‘एक्सरसाइज स्न्याकिङ’को स्वास्थ्यमा हुने फाइदाबारे सचेत गराउँदा मानिसहरूले सकारात्मक प्रतिक्रिया जनाएको देखाएको छ।

सानो जाँगरले ठूलो फरक पार्छ। मानिसहरूलाई एस्कलेटर वा लिफ्टको सट्टा भ्याड चढ्न प्रेरित गर्ने सङ्केतहरू राखियो भने धेरै मानिसहरू भ्याड चढ्न सुरु गर्छन्।

यूकेको लफ्वार विश्वविद्यालयमा आनीवानी चिकित्सा अध्यापन गर्ने प्राध्यापक अमान्दा डेली सानो परिवर्तनले लामो समयमा अर्थपूर्ण बदलाव ल्याउने बताउँछन्।

“हामीले कतिपय कुराहरू थाहै नपाई गरिरहेका हुन्छौं। त्यो भनेको हामीले त्यसलाई मन पराएका छौं,” उनी भन्छन्। “तपाईं भ्याड



सक्छ।

तर यसको अर्थ जम्मा पाँच मिनेटको व्यायामले तपाईंलाई स्वस्थ राख्छ भन्ने चाहिँ होइन। केही नगर्नुभन्दा त्यतिसम्म भए पनि गर्दा राम्रो हुन्छ र हाम्रो शारीरिक गतिविधि थोरै बढाउँदा पनि हाम्रो समग्र स्वास्थ्य सुधार हुन्छ भन्न खोजिएको हो। सक्रिय र तन्दुरुस्त मानिसहरूलाई पाँच मिनेट अतिरिक्त व्यायाम गर्दा थोरै मात्र फाइदा पुग्छ। तर त्यति पनि नगरिरहेका मानिसहरूलाई चाहिँ यसले धेरै फाइदा पुऱ्याउन सक्छ।

“शारीरिक क्रियाकलाप उच्च तनाव र थकान महसुस हुने दर कम गर्न निकै फाइदाजनक हुन्छ,” अमेरिकाको रोड आइल्यान्ड विश्वविद्यालयका शारीरिक चालसम्बन्धी उपप्राध्यापक निकोल लोगन भन्छन्। “हामीलाई थाहा भएको कुरा शारीरिक क्रियाकलाप, मांसपेशीको सबलता र गुणस्तर, हड्डीको बलियोपनाजस्ता कुरा दीर्घ र स्वस्थ जीवनका सङ्केत हुन्।”

## दीर्घजीवन बढाऔँ

नयाँ अनुसन्धानमा यूके, अमेरिका र स्क्यान्डिनेभियाका एक लाख ५० हजार वयस्क संलग्न थिए।

“दैनिक पाँच मिनेटको शारीरिक क्रियाकलाप गर्ने सानो परिवर्तनले अत्यायुमा हुने मृत्युमा ठूलो प्रभाव पार्थ्यो,” नर्वेजियन स्कूल अफ स्पोर्टका प्राध्यापक अल्फ एकलून्ड भन्छन्। यो अनुसन्धानले व्यक्तिगत तहमा भन्दा पनि ठूलो जनसङ्ख्यामा पाँच मिनेटको व्यायामले स्वास्थ्य फाइदा पुऱ्याउने देखाएको उनी बताउँछन्।

वयस्क मानिसहरूले सकेसम्म विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको सातामा १५० मिनेट नै व्यायाम गर्नुपर्ने एकलून्ड बताउँछन्। तर जिम जान वा खेलकुदमा भाग लिन सक्ने मानिसहरूले पनि दैनिक पाँच मिनेटको व्यायामबाट फाइदा लिन सक्ने अध्ययनले देखाएको छ।



समावेश गर्न” सहज भएका कारण अध्ययनका सहभागीमध्ये ८२ प्रतिशतले यसलाई निरन्तरता दिएको अध्ययन प्रतिवेदनका लेखकहरूले उल्लेख गरेका छन्।

दिनको कुनै एउटा समय जिम जानेभन्दा “स्न्याक”को गतिविधि सामान्य दैनिकीजसरी दिनको जुनसुकै समयमा पनि गर्न सकिन्छ। यसका लागि भान्सामा कुनै गीत बजाएर नाच्नेदेखि भ्याडमा साधारण तरिकाले भन्दा छिटोछिटो हिँड्नेजस्ता हाम्रो मुटुको धड्कन बढाउने जुनसुकै व्यायाम गरे पनि हुन्छ।

यूकेको अल्स्टर विश्वविद्यालयकी व्यायाम र स्वास्थ्यसम्बन्धी प्राध्यापक

नै चढ्नुहुन्छ किनभने तपाईंले त्यो थाहा पाइसक्नुभएको छ। त्यो नै तपाईंको बानी हो।”

डेली निष्क्रिय बानी कम गर्न सकिने अर्को उपायका रूपमा तपाईं पुग्नुपर्ने गन्तव्यभन्दा पाँच मिनेट टाढै आफ्नो कार रोक्न सुभाउँछन्। उनका अनुसार यसले एकैछिन भए पनि व्यायाम गर्न सहयोग पुऱ्याउँछ। सहकर्मीहरूसँग मिलेर गरेको सानो अध्ययनमा उनीहरूले सहभागीहरूले यस्तो उपाय बारम्बार दोहोर्याएको पाएका थिए। जसले लामो व्यायामहरू अभ्यास गर्न सहज बनाएको पाइयो।

साभार: बीबीसी/नेपालीबाट

विहानको सुरुवात ताजा समाचारसँगै। विहान-विहानै देश-दुनियाँका ताजा, विश्वसनीय र विश्लेषणात्मक समाचार पढ्नुस् –तपाईंको आफ्नै पत्रिका। साथै जहाँ पत्रिका उपलब्ध छैन त्यहाँका लागि- Website [www.esamachardainik.com](http://www.esamachardainik.com)

राष्ट्रिय दैनिक  
**सुमाचार दैनिक**  
जनकपुर

## हिमालय संरक्षण विश्वकै साभा दायित्व : यादव

दैनिक समाचारदाता काठमाडौं १६ जेठ। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले हिमालय क्षेत्रको संरक्षण नेपालको मात्र नभई विश्वकै साभा दायित्व भएको बताएका छन्।

‘एएमएस एभरेस्ट टुरिजम अवार्ड २०२६’ लाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका कारण हिमाल, हिमनदी र पारिस्थितिकीय प्रणालीमा परिवर्तनको असरप्रति चिन्ता व्यक्त गरे।

साथै, यसको संरक्षणमा विश्वव्यापी सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।

पूर्वराष्ट्रपति यादवले नेपालको भौगोलिक विविधता र सामाजिक एकताको चर्चा गर्दै तराई, पहाड



र हिमालको विशिष्ट योगदानले नै राष्ट्रिय पहिचान मजबुत बनेको उल्लेख पनि गरे।

तराईलाई कृषि र अध्यात्मको

केन्द्र, पहाडलाई दृढता र संस्कृतिको धरोहर तथा हिमाली क्षेत्रलाई नेपालको गौरवका रूपमा चित्रण गर्दै उनले विविधता

## प्रथम मुख्यसचिवको सालिक अनावरण

दैनिक समाचारदाता काठमाडौं १६ जेठ। गोकर्णस्थित निजामती पार्क क्षेत्रमा निजामती सेवाका प्रथम महालेखापरीक्षक समेत रहेका प्रथम मुख्यसचिव चन्द्रबहादुर थापाको सालिक अनावरण गरिएको छ। विसं २०६४ जेठ ११ गते मन्त्रपरिषद् बैठकले गोकर्णस्थित जगडोल सामुदायिक वन क्षेत्रमा राष्ट्रिय सहिद तथा शान्ति स्मारक र निजामती पार्क बनाउने निर्णय गरेको थियो।

मन्त्रपरिषदले निर्णय गरेको २० वर्ष पछि पार्कमा पहिलो मुख्यसचिवको सालिक अनावरण गरिएको हो। सहिद स्मारकका अधिकांश काम सुरु भए पनि सकिएको छैन। धेरै संरचना निर्माण सुरु भएर अलपत्र बनेका छन्। निजामती पार्क क्षेत्रमा प्रथम मुख्यसचिव थापाको सालिक अनावरण गर्दै मुख्यसचिव सुमनराज अर्यालले पार्कलाई निजामती कर्मचारीको अध्ययन केन्द्रका रूपमा विकास गरिने बताए।

निजामती कर्मचारीको धरोहरका रूपमा निजामती पार्कलाई विकास गरी नयाँ मुख्यसचिव नियुक्त भएपछि यहाँ आएर शपथ खाने र माल्यार्पण गर्ने स्थलमा रुपान्तरण गरी विकास गर्न प्रधानमन्त्री तथा मन्त्रपरिषदको कार्यालयबाट निर्देशिका बनाएर व्यवस्थित गरिने उनले प्रतिबद्धता जनाए। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, प्रजातन्त्र सेनानी नारायणबहादुर श्रेष्ठ, प्रथम मुख्यसचिव थापाका नाति विजय थापा, पार्क व्यवस्थापन समितिका अध्यक्ष सुदर्शन सिग्देललगायतले सहिद तथा शान्ति स्मारक एवं निजामती पार्क यथाशीघ्र निर्माण सम्पन्न गर्न तीनै तहका सरकारबीच समन्वयात्मक रूपमा काम गरिनुपर्नेमा जोड दिए।

## दुई भैंसीसहित युवक नियन्त्रणमा

दैनिक समाचारदाता सप्तरी, १६ जेठ। दुईवटा भैंसी चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाई नगरपालिका ५ जाँजरका १९ वर्षीय शिव कुमार सदा रहेका छन्। मंगलबार डाकेश्वरी नगरपालिका ५ पातो सुन्दरपुर टोलका मदनेश्वर सदाको गोठबाट दुईवटा अन्दाजी रातिको १२ बजेतिर भैंसी चोरी भएको थियो।

गोठबाट भैंसी चोरी भएको भन्ने मौखिक जानकारी प्रहरी कार्यालयमा आउने वित्तिकै प्रहरी टोली खटि गई खोजतास गर्ने क्रममा भैंसीसहित सदालाई



बोदेबरसाई नगरपालिका १० खडकपुर टोलस्थित हुलाकी सहायक खण्ड भित्री सडक खण्डमा भैंसीसहित पैदल हिँडिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त सूचना

## पार्टी छोडेका अरगरियालाई एमालेको जिम्मेवारी

दैनिक समाचारदाता काठमाडौं, १६ जेठ। केही नेताहरूको जिम्मेवारी हेरफेर सहित जारी नेकपा एमालेको अपानिमा पार्टी छोडिसकेका उमाशंकर अरगरियालाई पनि कार्यविभाजन गरिएको छ।

केन्द्रीय सदस्य अरगरियालाई धनुषामा मिसन पार्टी जागरण अभियान चलाउने जिम्मेवारी दिइएको छ। नेपाली वर्णानुक्रम अनुसार अपानिको ४२ नम्बरमा नाम रहेका अरगरियाले केही दिन अगाडि नै एमाले परित्याग गरिसकेका छन्।

०७९ सालको चुनावमा धनुषा २ को टिकट दिएर एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराएका थिए। तर त्यो चुनाव



अरगरियाले जित्न सकेनन्। गत २१ फागुनको चुनावमा पनि उनी उम्मेदवार भए।

यो चुनाव पनि जित्न नसकेपछि अरगरियाले साधरण सदस्य समेत नरहेनगरी पार्टी परित्याग गरेको जानकारी फेसबुकबाट दिएका छन्। तर शुक्रबार जारी एमालेको अपानिमा उनलाई पार्टी जागरण अभियान चलाउने जिम्मेवारी दिइएको छ।

नै नेपालको शक्ति भएको उनले बताए।

सगरमाथालाई मानवीय साहस, दृढ संकल्प र अन्तर्राष्ट्रिय मित्रताको प्रतीक मान्दै डा. यादवले पर्यटन क्षेत्रले विभिन्न संस्कृति र राष्ट्रहरूबीच आपसी समझदारी अभिवृद्धि गर्ने धारणा उनले राखे।

‘नेपालका हिमालहरू विश्वकै पहिचान हुन्। यसको सुरक्षा र संवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायको ऐक्यवद्धता अपरिहार्य छ,’ उनले भने, ‘पर्यटनले सीमापारिका मानिसहरूलाई जोड्छ र अवसरहरू सिर्जना गर्छ। तर हामीले हाम्रा संवेदनशील हिमाली पर्यावरण जोगाउने जिम्मेवारीलाई भुल्नु हुँदैन।’

अधिकारी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

उनीमाथि चोरी कसूर मुद्दामा सप्तरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यता भैंसी चोरीको आरोपमा पक्राउ परेका शिव कुमार सदालाई खडकपुर गाउँका स्थानीयहरूले नियन्त्रणमा लिएर सोधीखोजीगर्दा आफूलाई पाँच सय ज्यला दिएर जाँजरकै मोहम्मद जमिलले भैंसी चोरी गरेर दिइएको आरोप लगाए। उनले प्रहरीलाई देखेसाथ जमिलले भागन निर्देशन दिइएको समेत स्थानीयलाई बताए।

## भारतबाट सयौं नेपाली स्वदेश फिर्ता



दैनिक समाचारदाता वुटवल १६ जेठ। भारतको उत्तर प्रदेशस्थित कुशीनगर क्षेत्रबाट ४५३ जना नेपालीको उद्धार गरेर रुपन्देही ल्याइएको छ। भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीको टोली शुक्रबार राति कुशीनगर पुगेर ४५३ जना नेपालीलाई उद्धार गरेर ल्याएको हो।

आठ वटा बसमार्फत उनीहरूलाई शनिवार बिहान बेलहिया नाका हुँदै रुपन्देही पुऱ्याइएको छ। उनीहरूको अहिले व्यक्तिगत विवरण र पहिचान संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) जनकबहादुर

शाहीले जानकारी दिए। उद्धार गरिएकामध्ये आधाजति संख्या महिलाको रहेको उनले बताए। ‘रोजगारी लगायतका प्रलोभनमा उनीहरूलाई भारतको कुशीनगर क्षेत्रमा पुऱ्याएर राखिएको जानकारी पाएपछि भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याएका छौं,’ एसपी शाहीले भने, ‘सबैजनाको तथ्यांक संकलन गरेर आवश्यक प्रक्रिया पूरा गरी घर पठाउँछौं।’ त्यसका लागि केही घण्टा समय लाग्ने उनले बताए। ‘उनीहरूलाई भारत किन र कसले लगेको हो भन्ने खुल्न बाँकी छ। त्यो विषयमा पनि अनुसन्धान हुन्छ,’ एसपी शाहीले भने।

**GRAND COMPUTER & LANGUAGE CENTER**

100% To Make Perfect, Punctuality & Quality Education

**के तपाईं कम्प्युटर कक्षाको खोजीमा हुनुहुन्छ ?**

हामी कहाँ सम्पूर्ण कम्प्युटर कक्षाहरू भइरहेको छ।

- Basic Course
- Office Package
- Accounting Package
- Graphic Design
- Nepali & English Typing
- Auto CAD 2D



▶ नोट: लोक सेवा कम्प्युटर अपरेटरको विशेष तयारी कक्षा

+977-9816886972, 9812082858 Infonet of Trihitya Gachi, Janakpur-4

## राजमार्ग सिमा भित्रको व्यक्तिगत सर-समान अबिलम्ब हटाउनेबारे सूचना !!!

हुलाकी राजमार्गको ठाउँ/ठाउँमा सडक सीमा भित्र व्यक्तिगत निर्माण सामग्री राखेको,गाई/भैंसी बाँधेको, गोबर/गुईठा/पराल/घाँस/भुस राखेको,सवारी/साधन पार्किंग गरेको,अस्थायी प्रकृतीका बजार/कारोवार संचालन गरेको आदि पाइएकोले सडक दुर्घटना बृद्धि भएको,निर्माण गती विधी प्रभावित भएको र ठाउँ/ठाउँमा समग्र ६-लेन सडक कुरूप देखिएको अवस्था छ। यस उपरान्त हुलाकी सडक सिमाभित्र सामुहिक गतिविधी (हाट/बजार,सांस्कृतिक/परम्परागत भोज/भातेज,सभा/सम्मेलन (तथा अस्थायी व्यक्तिगत सरसामान राख्नुपर्ने अवस्थामा यस कार्यालयको सशर्त-सहमती लिन जानकारी गराइन्छ/साथै यथावस्थाको त्यस्ता व्यक्तिगत सामग्री तुरुन्त हटाउनुहुन अनुरोध। नत्र यस कार्यालयबाट हटाउँदा (काम लाग्ने सामान जफ्त/काम नलाग्ने सरसामान यथावस्थामा संकलित गरी जलाइने (भैजाने क्षतिपूर्ति संयुक्त धारी स्वयं जिम्मेवार हुने र बाधा-अड्चन गरेमा सार्वजनिक सडक ऐन २०३१ बमोजिम लागेको खर्च सम्बन्धित व्यक्तिसँग असुल उपर गरिने,दण्ड-जरिवाना वा दुईटै कारवाही भैजाने हुँदा सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराइन्छ।

नेपाल सरकार

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

सडक विभाग

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय,जनकपुर

अब उत्कृष्ट भविष्यको रेजाई



## MIT Campus, Janakpurdham

- गुणस्तरीय शिक्षा
- अनुभवी तथा दक्ष शिक्षक टोली
- आधुनिक शिक्षण पद्धति
- अनुशासित र विद्यार्थीमैत्री वातावरण
- उत्कृष्ट नतिजासहित उज्ज्वल भविष्यको सुनिश्चितता

“आजको सही निर्णय, भोलिको सफल भविष्य”

Janakpurdham-4, Dhanusha Nepal

Mob. No. 9801670856, 9801670861, 9854025907, 9844005260 Phone : 041-425035, 526377

Email: [mitcampus.jnk@gmail.com](mailto:mitcampus.jnk@gmail.com) Website: [www.mitjnk.edu.np](http://www.mitjnk.edu.np)

विज्ञान, वाणिज्य तथा व्यवस्थापन शिक्षामा विश्वासिलो नाम